



“समृद्ध खाँदबारी नगर”

खाँदबारी नगरपालिका

नगरकार्यपालिकाको कार्यालय

खाँदबारी, सङ्खुवासभा
२०५३



कोशी प्रदेश, नेपाल

प.सं.: २०८२/०८३

च.नं.: २५४३

मिति :- २०८२/१२/१८

आ. ब . २०८३/०८४ का लागि बेरोजगार ब्यक्तिको सूचीमा सुचिकृत हुने सम्बन्धी सूचना ।

रोजगारीको हक सम्बन्धी ऐन २०७५ दफा ११, नियामावलि २०७५ को नियम ७ तथा राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम (सञ्चालन तथा ब्यवस्थापन) निर्देशिका २०८२ को दफा १७ मा बेरोजगार ब्यक्तिहरु र उनीहरु संग भएको सीप र दक्षता सूचीकरण गर्ने ब्यवस्था भए बमोजिम आगामी आ. ब . २०८३/०८४ का लागि बेरोजगार ब्यक्तिको सूचीमा सुचिकृत हुन ईच्छुक सामाजिक र आर्थिक अवस्थाबाट बन्चित समुदाय तथा विपन्न वर्गका बेरोजगार ब्यक्तिहरुले चैत्र महिनाको मसान्त सम्ममा उल्लेखित कागजात सहित आफ्नो वडा कार्यालयमा गई तोकिएबमोजिमको ढाँचामा निवेदन दिनहुन सम्बन्धित सबैको जाकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

निवेदकका लागि आवश्यक कागजातहरु

- १) १८ वर्ष देखि ५९ वर्ष भित्रका नागरिकहरुको नागरिकताको प्रतिलिपि -१ कपि
- २) पासपोर्ट साईजको फोटो -१ वटा
- ३) परिवारका सदस्यहरुको नागरिकता वा जन्मदर्ता फोटोकपी- १-१ प्रति
- ४) विवाहदर्ताको प्रतिलिपि तथा बसाईसराईको प्रतिलिपि थान १/१ प्रति
- ५) निवेदक बैदेशिक रोजगारीबाट फर्किएको हो भने प्रमाण खुल्ले कागजात

Handwritten signature/initials

Handwritten signature
बदमप्रसाद बज्रगाई
प्रमुख प्रशासकिय अधिकृत
प्रमुख प्रशासकीय अधिकृत

बेरोजगार दर्ताका लागि दिने निवेदन

(राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ को दफा १५ र १७ सँग सम्बन्धित)

श्री वडा कार्यालय,

मिति:

वडा नं

नगरपालिका / गाउँपालिका

जिल्ला

रोजगारीको हक सम्बन्धी ऐन, २०७५ ले गरेको व्यवस्था बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहद्वारा सञ्चालित न्यूनतम रोजगार लगायत रोजगार प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रममा संलग्न हुन मैले देहाय बमोजिमको विवरणसहित यो निवेदन पेश गरेको छु।

१. नाम, थर:.....
२. लिंग: (कुनै एकमा लगाउनुहोस्) क) पुरुष ख) महिला ग) अन्य
३. पारिवारिक विवरण:

(अ) वर्ग / समूह: (तपाईं आफूलाई कुन वर्ग / समूहमा राख्न रुचाउनु हुन्छ? कुनै एकमा लगाउनुहोस्)

क) आदिवासी जनजाती	ख) दलित	ग) मुसलमान	घ) ब्राह्मण	ड) क्षेत्री	च) मधेशी	छ) अन्य
----------------------	---------	------------	-------------	-------------	----------	---------------

- | | | |
|--|-----------------------------|-------------------------------|
| (आ) अल्पसंख्यक समूहमा (कुनै एकमा <input type="checkbox"/> लगाउनुहोस्): | <input type="checkbox"/> हो | <input type="checkbox"/> होइन |
| (इ) लोपोन्मुख जनजाती (कुनै एकमा <input type="checkbox"/> लगाउनुहोस्): | <input type="checkbox"/> हो | <input type="checkbox"/> होइन |
| (ई) सीमान्तकृत वर्ग (कुनै एकमा <input type="checkbox"/> लगाउनुहोस्): | <input type="checkbox"/> हो | <input type="checkbox"/> होइन |
| (यदि (ई) मा उत्तर 'हो' भने, अतिसीमान्तकृत वर्गको हो?) | <input type="checkbox"/> हो | <input type="checkbox"/> होइन |

(उ) परिवारको संख्या:

१. महिला: पुरुष: अन्य: जम्मा:
२. १८ देखि ५९ वर्ष उमेर समूहको सदस्य संख्या:


(ऊ) परिवारमा अपाङ्गता भएका सदस्य (कुनै एकमा लगाउनुहोस्): छ छैन

(यदि उत्तर 'छ' भन्ने भएमा देहायको विवरण उल्लेख गर्नुहोस् । 'छैन' भने तथा आवेदक महिला भएमा 'ए' को उत्तर दिनुहोस् । यदि आवेदक पुरुष या अन्य भएमा प्रश्न नं. ४ को उत्तर दिनुहोस्)

१. नाम: उमेर: अशक्तताको प्रकृति: पुर्ण अशक्त / अति अशक्त / मध्यम / सामान्य
२. नाम: उमेर: अशक्तताको प्रकृति: पुर्ण अशक्त / अति अशक्त / मध्यम / सामान्य

(ए) निवेदक महिला भएमा, गर्भवती वा सुत्केरी भएको महिला हो? हो होइन को प्रश्नको उत्तर दिनु होस्।

गर्भवती: महिना वा सुत्केरी भएमा : महिना



४. स्थायी ठेगाना: प्रदेश: जिल्ला: न.पा. / गा.पा.: वडा नं.:
५. सम्पर्क विवरण (उपलब्ध भए सम्म) मोबाइल नं. इमेल:
६. निवेदक गत आ. व. मा रोजगारीमा संलग्न रहेको भएमा दिन संख्या : दिन
७. निवेदकले गत आ. व. मा कूल रोजगारी वा स्वरोजगारीबाट प्राप्त गरेको आम्दानी रकम: रु.
८. निवेदक कृषि वा ज्याला मजदुरी गर्ने परिवारको सदस्य हो? (कुनै एकमा √ लगाउनुहोस) हो होइन
(यदि उत्तर 'हो' भएमा देहायको प्रश्नको उत्तर दिनु होस्)
- क) कृषि उत्पादन वा ज्याला मजदुरीले कति महिना खान पुग्दछ ? महिना
९. निवेदन भूमिहिन वा सुकुम्बासी हो ? (कुनै एकमा √ लगाउनुहोस) हो होइन
१०. निवेदकको घरमूली एकल महिला हो? (कुनै एकमा √ लगाउनुहोस) हो होइन
११. निवेदक शहिद परिवार या बेपत्ता परिवारको सदस्य हो? (कुनै एकमा √ लगाउनुहोस) हो होइन
१२. परिवारको सदस्य र रोजगारीको अवस्था (निवेदक सहित): हो होइन

क्र. सं.	नाम	निवेदकसँगको नाता	नागरिकता / राष्ट्रिय परिचय पत्रको विवरण			जन्म मिति	शैक्षिक योग्यता (निरक्षर / साक्षर / आधारभूत / माध्यमिक / उच्च माध्यमिक / स्नातक या सो भन्दा बढि)	स्वदेश तथा विदेशमा रोजगार या स्वरोजगारमा संलग्न? छ / छैन	सामाजिक सुरक्षा कोष वा अन्य सरकारी कोष वा रोजगारदाताबाट कुनै सहायता या आम्दानी? लिइरहेको / नरहेको
			नंबर	जारी मिति	जारी जिल्ला				
१		(निवेदक)							
२									
३									

(निवेदनको बुँदा (३) (उ) अनुसारको सबै परिवारको संख्याको विवरण उल्लेख गर्नु पर्नेछ । फाराममा परिवारको संख्या अनुसार रो थपघट गर्न सकिनेछ ।)

१३. परिवारको वार्षिक आय: रु. (अक्षरेपी)
१४. सीप विकास हुने केही तालिम लिनु भएको छ ? (कुनै एकमा √ लगाउनुहोस)
(यदि उत्तर 'छु' भएमा देहायको प्रश्नको उत्तर दिनु होस्।) छु छैन

52.107

सीप र तालिमसंग सम्बन्धित विवरण:

सीपको विवरण	दक्ष / अर्धदक्ष / अदक्ष	न्यूनतम ३९० घण्टा तालिम लिए/नलिएको

१५. अन्य कुनै रोजगारीमा संलग्न हुनु भएको थियो ? (कुनै एकमा √ लगाउनुहोस)

(यदि उत्तर 'छु' भएमा देहायको प्रश्नको उत्तर दिनु होस्)

थियो

थिएन

रोजगारीमा संलग्न सम्बन्धित विवरण:

रोजगारीमा संलग्न विवरण	अवधि ___ वर्ष ___ महिना	कामसंग सम्बन्धित सीप/ तालिम

१६. व्यवसाय/उद्यममा संलग्न हुनु भएको थियो ? (कुनै एकमा √ लगाउनुहोस)

(यदि उत्तर 'छु' भएमा देहायको प्रश्नको उत्तर दिनु होस्)

थियो

थिएन

व्यवसाय/उद्यममा संलग्न सम्बन्धित विवरण:

व्यवसाय/उद्यममा संलग्न विवरण	अवधि ___ वर्ष ___ महिना

१७. निवेदक वैदेशिक रोजगारीबाट फर्किएको व्यक्ति हो? (कुनै एकमा √ लगाउनुहोस)

(यदि उत्तर 'छु' भएमा देहायको प्रश्नको उत्तर दिनु होस्)

हो

होइन

देश	वैदेशिक रोजगारीको क्षेत्र	अवधि ___ वर्ष ___ महिना	विदेशमा गरेको कामसंग सम्बन्धित सीप

१८. कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक पुर्वाधार विकासको निर्माण तथा मर्मत कार्यमा संलग्न हुन ईच्छुक हुनु हुन्छ ? (कुनै एकमा √ लगाउनुहोस)

छु

छैन

312


१९. अन्य रोजगारी, स्वरोजगारी, उद्यमशीलतामा संलग्न हुन र सो को लागि तालिम लिन चाहनुहुन्छ ? (कुनै एक छान्नुहोस)

रोजगारी, स्वरोजगारी, उद्यमशीलता	क्षेत्र	तालिम


२०. बैंक खाताको विवरण (उपलब्ध भएमा) बैंकको नाम:
 बैंकको ठेगाना: खाता नंबर: खाताको प्रकार:

२१. उपरोक्त बमोजिमको विवरणहरु साँचो हो, झुठा ठहरे कानून बमोजिम सहूला / बुझाउँला भनि सहिद्वारा गर्ने ।

निवेदकको नाम: मिति: हस्ताक्षर



दायाँ



बाँया

[कार्यालय प्रयोजनको लागि]

निवेदन दर्ता मिति:

उपरोक्त विवरणहरु पूर्ण तथा सहि छन् भनि प्रमाणित गर्ने वडा अध्यक्ष

नाम: हस्ताक्षर

519